२०३७ पौष १४ गते मोरङको केराबारी-६ डाँगीमा जन्मिएका पशुपति घिमिरे मूलतः पत्रकार हुन् । धरानलाई कर्मथलो बनाएर २०५६ देखि पत्रकारिता सुरु गरेका उनले **धरान टुडे**, **मर्निङ पोस्ट**, **न्युजपोस्ट**लगायत विभिन्न पत्रिकाको सम्पादन गरेका थिए । काठमाडौँबाट प्रकाशित **दृष्टि** साप्ताहिक र **दृश्य नेपाल** पाक्षिकमा संलग्न भएका उनले केही पुस्तकहरू पनि सम्पादन गरेका छन् । हाल अमेरिका बस्दै आएका घिमिरे **नमोबुद्ध** नामक मासिक बौद्ध पत्रिकाका सम्पादक हुन् ।

BUDDHABADKA TEEN AAYAM

ISBN 993726933-4
9789937269339
NRs. 195.00
(US $ 15.00)

बुद्धवादका तीन आयाम
पशुपति घिमिरे

बुद्धवादका तीन आयाम

पशुपति घिमिरे